

४०. लाहुरीको वास

प्राचीनतम्यम् तद् एव र लाहुरी विशेष स्वयं लाहुरी विशेष
तद् लाहुरी यस्मां उपर्युक्ते विशेष लाहुरी अन्वयनसे एव विशेष
लाहुरीको विशेष लाहुरी विशेष लाहुरी विशेष लाहुरी

३८. आत्मानुशासन सूत्रः ब्रत

संसारमा समाज, राष्ट्र र परिवारको सुव्यवस्था, सुरक्षा र सुख-
शान्तिको लागि ब्रत गर्नु आवश्यक छ । किनभने एकप्रकारको वृद्धि आदि
भौतिक पदार्थहरूको चक्करमा परेर मानिस आत्मानुशासनबाट हटेका
छन् । यस्तो वेलामा ब्रत नै यसको एउटा साधना हो, जो आत्मालाई
अनुशासनमा राख्न सक्दछ । ब्रत, मानव जीवनलाई नियन्त्रण गर्ने स्वेच्छाले
स्वीकृत मर्यादा जहाँ मानिसले आफूलाई उच्छृंखल राख्दछ, नदीको प्रवाहलाई
नियन्त्रित एवं मर्यादित राख्नका लागि दुई किनारको आवश्यकता पर्दछ,
त्यस्तै मानव जीवनलाई मर्यादित, व्यवस्थित तथा शुद्ध र सरल बनाउनका
लागि ब्रत आवश्यक छ । मानव जीवनका लागि ब्रत एक बाँध हो । जसले
स्वच्छन्दरूपमा बगिरहेको जीवन प्रवाहलाई मर्यादित एवं नियन्त्रण गर्दछ ।
ब्रत लिनुको अर्थ हो दृढ निश्चय गर्नु । जबसम्म मान्छेले ब्रत लिदैन,
तबसम्म उसको मन चञ्चल हुन्छ । उसको बुद्धि निश्चल र स्थिर हुन
सक्दैन । ब्रत ग्रहण गर्दा मानिसको मन निश्चय अटल हुन्छ, जसबाट
मानिस माथि-माथि उठ्दै जान्छ ।

ब्रत एकप्रकारबाट आध्यात्मिक जीवनको जग हो । विनाजगको
महल माथिबाट जतिसुकै सन्दर, सुदृढ अगलो किन नहोस, त्यो चिरस्थायी
हुदैन । यस्तै प्रकारको आध्यात्मिक जगत भएको जीवनमा पनि शान्ति र
सुन्दरतामा स्थायित्व हुदैन ।

जब कोही व्यक्ति ब्रतवद्ध हुन्छ, ऊ परिवार र समाजको विश्वसनीय
पात्र बन्दछ । कोही कसैले पनि शकांको दृष्टिले हेदैन । ब्रत पालना र
धर्मधारणबाट जागृत गर्नु नै मानव जीवनको सौन्दर्यता हो ।

३८. भावनामा निर्मलता

भक्तिको अर्थ हुन्छ- भावनाहरूको निर्मलतासहित शुद्ध प्रेम । जबसम्म प्रेम तथा स्नेहमा पवित्रता हुँदैन, त्यसले भक्तिको माधुर्य केवल भक्तहरूले मात्र अनुभव गर्न सक्दछ ।

ईश्वर तथा गुरुप्रति पूर्ण समर्पणले मानिसलाई कल्याण गर्दछ । कुनै पनि रामा कार्यहरूमा तल्लीन भएर मनको संयोगबाट गर्नुपर्दछ । हामीले प्रभुको स्मरण अन्तभावबाट नै गर्नुपर्दछ । गुरुको वन्दना हृदयबाट गर्नुपर्छ, मनोभावले गर्नुपर्छ । समर्पित व्यक्ति त्यही हुन सक्दछ, जसले अहंकार घटाएको छ । भावपूर्वक गरिएको वन्दना, नमस्कार अनन्तगुण फलदायक हुन्छ ।

राजा श्रेणिकले १०० साधुहरूलाई भावपूर्ण वन्दना गरी नरकको बन्धनलाई कम गरेका थिए ।

कुनै पनि कार्यमा मानव शरीरका साथ मानवीय अन्तःकरण पनि समाहित भयो भने जीवनको हर क्षेत्रमा आनन्द र उत्साह जागृत हुन थाल्दछ । चन्दनको वृक्षजस्तै आफूले सुवास फैलाउने समर्थ हुन्छ ।

बाह्य पदार्थहरूको लाभ र हानीको सम्बन्ध भावबाट त्यस्तै प्रकारले आत्माको लाभ र हानीको सम्बन्ध पनि मानवकै कारण हुन्छ । भाव आउँदा जुन प्रकारले बाह्य पदार्थबाट व्यक्तिले धन कमाउँछ, ठीक त्यस प्रकारले शुभभाव आउँदा पुण्य आर्जन गर्दछ ।

पारमार्थिक दृष्टिले दान, शील र तपलाई माल भनिन्छ । यो माल जब साथमा हुन्छ र सही भावना आउँछ अर्थात् भाव आयो भने यो सम्फेहुन्छ- वेडा पार लाग्यो । किनभने भावनापूर्वक गरिने दान, शील र तप श्रेष्ठ फल दिने हुन्छ । यसकारण शुभकार्य सधै उच्च (श्रेष्ठ) भावनाका साथ गर्नुपर्दछ ।

80. लक्ष्मीको बास

प्राचीनकालमा जब देव र दानव मिलेर समुद्र मन्थन गरेका थिए, १४ दुर्लभरत्न प्रकट भएको थियो, त्यसमा धन्वन्तरी रत्न पनि थियो। धनतेरसको दिन धन्वन्तरी देवको आविर्भाव भएको थियो। यिनी आयुर्वेद आचार्यको रूपमा चिनिन्छ। यस्तो मानिन्छ, जब धन्वन्तरी देव प्रकट भएका थिए उनको हातमा अमृत-कलश थियो। जो आरोग्यताको प्रतीक मानिन्छ। धन्वन्तरी देवता चिकित्सक देवताको रूपमा पनि मानिन्छ।

धनतेरसका दिन भगवान् ऋषभदेवका छ्योरा भरत चक्रवर्तीलाई ३ शुभ सूचना एकैपटक प्राप्त भएको थियो। उनलाई प्राप्त पहिलो सूचना यो थियो- आपृथशालामा चक्ररत्न उत्पन्न भएको छ। चक्ररत्न उत्पन्न हुनासाथ पूजा, अर्चना, समारोह आयोजना गरिएको ताकि त्यो नहराओस। दोस्रो समाचार यो थियो- ऋषभदेवलाई ज्ञान प्राप्त भएको छ। तेस्रो शुभ-समाचार थियो- भरतलाई पुत्रलाभ भएको छ। यी तीनवटै शुभ-समाचार एकैपटक सुन्न पाउँदा भरत असामञ्जस्यमा परे र सोचे- पहिला कुनचाहिँ उत्सव मनाउने ?

उनी सबभन्दा पहिला प्रभुदर्शनलाई प्राथमिकता दिन्छन्। किनीकि उनलाई थाहा थियो, एक ज्योतिवाट अनेकौं ज्योति जलाउन सकिन्छ। जुन ज्ञानको ज्योति उनका बाबुमा प्रकट भएको छ। त्यसबाट अनेकौं जनसमुदायलाई कल्याणमार्ग प्राप्त हुन्छ। अतः उनी सर्वप्रथम बाबुलाई बन्दना नमस्कार गर्न पुछ्न्। दोस्रोमा उनी पुत्ररत्नको स्वागतमा जान्छन् र अन्तमा लक्ष्मीको स्वागतका लागि चक्ररत्नको आदर, सत्कार र उपासना गर्दछन्। किनभने उनलाई थाहा थियो- पुण्यबचन प्रबल छ, भने लक्ष्मी अन्त कतै जानेवाला छैनन्।

भगवान्को भनाइ छ- लक्ष्मीको दास नबन, उनको मालिक बन। जब हामी लक्ष्मीको स्वामी बन्दछौं भने लक्ष्मी हामीलाई छोडेर जाईनन्।

हामी आज लक्ष्मीको दास बनेका छौं। सबै लक्ष्मीलाई चाहन्छन्। उनलाई प्रेम गर्दछन्, पूजा गर्दछन् तर जहाँ लक्ष्मी वास गर्दछन्, त्यतातिर हाम्रो दृष्टि हुैन। जुन घरमा प्रेम र आत्मीयताको बातावरण हुन्छ, जहाँ ठूलाप्रति सम्मान र सानाहरूप्रति स्नेह र प्रेम हुन्छ, जहाँ परस्पर विश्वास र श्रद्धा हुन्छ, त्यहाँ लक्ष्मी सदा वास गर्नुहुन्छ। यदि हामी संसारका सबै प्राणीहरूलाई माया गछौं भने लक्ष्मी हामीलाई छोडेर अन्त कतै जानुहुन्न।

जारी रखा तथा अपने लकड़ी के बड़े बड़े बदलाव देखा गया। उसमें एक बड़ा लकड़ी का बदला लगाया गया। उसमें लिखा था—
महावीर जीवन का विकास विज्ञान का विकास है। इसका विकास विज्ञान का विकास है।

४१. हृदयमा दीप जलाऊ !

औंसीको मध्यरातमा संसार अन्धकारमय थियो । पावापुरीको पुण्यभूमिमा भगवान् महावीरको उपदेशले ज्ञानको ज्योति बलिरहेको थियो । लोक कल्याणका लागि महावीर बोल्दै जानुहुन्छ । उपदेश गर्दागर्दै भगवान् मौन हुनुभयो । पद्मासनमा स्थित हुनुभयो । सम्पूर्ण अद्योगतिका कर्महरू नष्ट भएर सिद्ध, बुद्ध र मुक्त हुनुभयो । संसारमै गहिरो अन्धकार लोप हुन पुर्यो । अतः उक्त अन्धकार हटाउन देवताहरूले रत्नहरूको दीपक जलाएर प्रकाश देखाएका थिए । भगवान् महावीरले कर्मबन्धनहरूबाट मुक्त भएर निर्वाण प्राप्त गर्नुभयो ।

जुन व्यक्ति विश्वको कल्याण मंगलको लागि जिउँछ, उसको मृत्यु पनि महोत्सव सरह हुन्छ । देवताहरू आउने-जाने गर्दा भू-मण्डल प्रकाशमय भइरहेको थियो । मानिसहरूले पनि दीपक जलाए, चारैतिर प्रकाश फैलियो । यसै पुण्य दिवसको स्मृतिमा हामी आज दीपावली पर्व मनाउने गछौं ।

यसै दिन श्री रामचन्द्र, सीता, लक्ष्मणको चौथ वर्षको वनवास पूरा गरेर अयोध्या नगरी फर्कनुभएको थियो । उहाँहरूको आगमनमा खुसियाली मनाउदै अयोध्यावाशीले खुसीस्वरूप घरमा बत्ती बालेका थिए । आर्य समाजका संस्थापक श्री दयानन्द सरस्वतीज्यूको आजैका दिन निर्वाण महोत्सव मनाउने गरिन्छ ।

दीपावलीको दिन अधिल्लो दिन नरक चतुर्दशी र रूप चौदस नामले पनि पुकारिन्छ । यस दिन नरकासुर दैत्यको उत्पातबाट व्रस्त देवताहरूले त्यस दैत्यबाट मुक्ति दिलाउनका लागि भगवान् विष्णुसँग प्रार्थना गर्दछन् । दैत्य मारिन्छ । स्वर्ग लोकमा रहेको फोहोर फालिन्छ । अतः यो पर्व स्वच्छताको सन्देश लिएर आउँछ ।

धर्म र पाप एकै साथमा रहन सक्दैन । यदि एक व्यक्ति धार्मिक बन्दछ भने आसपासको वातावरण पनि धर्ममय बन्दछ । धर्ममय वातावरणमा पाप तड़पिन्छ । किनभने पापलाई त्यसबेला आनन्द आउँछ, जब दुई व्यक्ति आपसमा भिड्छन् । तर, जहाँ पाप रहन्छ, त्यहाँ लक्ष्मी वस्तु सक्दैनन् । लक्ष्मी त्यही रहन्छन, जहाँ धर्म रहन्छ ।

यदि हामी धर्मको पछ्यौरा ओढेर लक्ष्मीलाई प्राप्त गर्न खोज्यौं भने हामी धार्मिक हुैनौं । धर्म केवल कार्यमा मात्र हुैन, धार्मिक व्यक्तिको हृदयमा सधै करूणा दया रहन्छ । उसलाई अरू धर्म गर्नुपर्दैन । यस पर्वमा लक्ष्मीलाई समात्ने प्रयास गर्नुपर्दैन । धर्मलाई समात्नुपर्छ अर्थात् धर्मलाई आफ्नो व्यवहारमा ल्याउनुपर्छ र लक्ष्मी स्वतः आफै आउँछिन ।

भगवान् महावीरले हामीमाथि उपकार गरेर जे सन्देश दिनुभयो, त्यसबाट हाम्रो दिलमा ज्ञानको प्रकाश जलोस् । अन्तरमनमा ज्ञानको अग्नि जलोस् । जब हामीभित्र ज्ञानको ज्योति टाढा जल्दछ, तब काम, क्रोधको अन्धकार स्वतः टाढा भइहाल्छ ।

यस पावन अवसरमा आफ्नो शरीररूपी बतीमा विवेकको धागो बनाई दया र करूणाको तेल हालेर ज्ञानको ज्योति जलाऊँ, तब मात्र हामीले पर्व मनाएको सार्थक हुनेछ ।